

आ.व. २०७४/०७५ को दोस्रो त्रैमासिक सम्मको वित्तीय परिणाम

वासलात			
क्र.सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	५४,०८५,३४१,१४१	५१,५९३,२४४,११२
१.१	चुक्ता पूँजी	३,०९६,४२८,६२५	३,०९६,४२८,६२५
१.२	जगेडा तथा कोष	५,०२९,४२६,०६६	४,८६६,०३३,४११
१.३	जीवन बीमा कोष	४५,६३४,११४,१०७	४३,३६५,३२३,९४६
१.४	महाविपत्ती कोष जगेडा	३२५,३७२,३४२	२६५,४५५,१२९
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	५४,०८५,३४१,१४१	५१,५९३,२४४,११२
२.१	स्थिर सम्पत्ति (खुद)	३०७,६२०,७६६	३०९,५०५,८८९
२.२	दिर्घकालिन लगानी तथा कर्जा	१८,५५३,८२१,३०८	२२,३५६,७०१,७४८
२.३	बीमालेखको धितोमा कर्जा	७,१८०,४४१,८३१	६,५६९,२१८,०६९
२.४	खुद चालु सम्पत्ति (३-४)	२८,०३९,३४३,९९२	२२,३५२,८९८,६८८
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	४,११३,२४४	४,९१९,७१८
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान	-	-
३	खुद चालु सम्पत्तिको विवरण	-	-
३.१	चालु सम्पत्ति कर्जा तथा पेशकीहरु (३.१ देखि ३.३ सम्म)	३०,४०२,०९१,२४३	२४,३२६,६११,७२०
३.१	नगद तथा बैंक मौज्जात	२३२,१८९,७८५	८२,२४०,२३७
३.२	अल्पकालिन लगानी तथा कर्जा	२६,५५७,७८६,०९९	२०,८६९,३८२,८०२
३.३	अन्य सम्पत्ती	३,६१२,११४,३५९	३,३७४,९८८,६८०
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	२,३६२,७४७,२५१	१,९७३,७१३,०३२
४.१	चालु दायित्व	८३६,७३२,६१२	५८३,३३९,०३७
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३५४,७१४,५९२	३५४,४८३,७०८
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	८३५,४६८,४०४	७६३,४७२,६३३
४.४	अन्य व्यवस्था	३३५,८३१,६४३	२७१,४१७,६५३
नाफा-नोक्सान हिसाब			
१	आम्दानी (१.१ देखि १.५ सम्म)	५१६,५२२,४४१	३०१,७१९,२५३
१.१	आय व्यय हिसावबाट सारेको	११७,९२३,४५७	१०१,५५४,५२१
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	३९८,५९८,९८४	२००,१६४,७३३
१.४	व्यवस्था फिर्ता	-	-
१.५	अन्य आम्दानी	-	-
२	व्यवस्था तथा खर्चहरु (२.१ देखि २.८)	२३६,८४१,८२९	१२४,२६५,१७३
२.१	व्यवस्थापन खर्च	२२,५६०,४८६	१०,२७७,६४१
२.२	अपलेखन खर्च	-	-
२.३	अन्य खर्च	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	९९,८४४,७११	४९,०९९,४७३
२.५	कर्मचारी आवास व्यवस्था	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	३५,८२२,४२१	२२,०२७,४२९
२.७	आयकर	७८,६१४,२१२	४२,८६०,६२९
२.८	जीवन बीमा कोषमा सारेको	-	-
	खुद नाफा/नोक्सान (१-२)	२७९,६८०,६११	१७७,४५४,०८०

*कम्पनीको बीमाङ्गीय मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकिकृत आय-व्यय हिसाब			
१	आय (१.१ देखि १.७ सम्म)	१०,६३४,२२२,८८४	६,०७०,१५४,६०९
१.१	बीमाशुल्क (खुद)	७,१४५,४३२,०८०	३,७५३,९०४,८२०
१.२	पुनर्बीमा कमिशन आय	४,६००,०००	२,०००,०००
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	१,८७७,००९,८१०	९३०,०१५,८२१
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	४५९,००७,९१५	२६९,२०८,५४५
१.५	अन्य प्रत्यक्ष आय	५४,०४६,३३६	२८,१२९,५६५
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	७३९,४१२,१५१	७३९,४१२,१५१
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३५४,७१४,५९२	३४७,४८३,७०८
२	व्यय (२.१ देखि २.१० सम्म)	४,८८८,५९६,६२२	२,९९५,७६६,५८५
२.१	दावी भुक्तानी (खुद)	२,२५६,४०८,३६६	१,१८०,६२४,०९६
२.२	अभिकर्ता कमिशन	८१२,२८२,०६९	३७५,३७८,६७१
२.३	स्वास्थ्य परिक्षण शुल्क	३,६५३,१९०	१,३८८,७६०
२.४	पुनर्बीमा कमिशन खर्च	-	-
२.५	सेवा शुल्क (खुद)	७१,४५४,३२१	३७,५३९,०४८
२.६	अन्य प्रत्यक्ष खर्च	१,६१३,८६०	३३९,४७०
२.७	व्यवस्थापन खर्च	२०३,०४४,३७१	९२,४९८,७७३
२.८	आयकर	३४९,९५७,४५०	१८९,०४१,३२६
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था *	८३५,४६८,४०४	७६३,४७२,६३३
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	३५४,७१४,५९२	३५४,४८३,७०८
३	वचत (१-२)	५,७४५,६२६,२६२	३,०७४,३८८,०२४
३.१	जीवन बीमा कोषमा सारेको	५,६२७,७०२,८०५	२,९७२,८३३,५०४
३.२	नाफा नोक्सान हिसावमा सारेको	११७,९२३,४५७	१०१,५५४,५२१

*भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत मृत्यु दावी, आंशिक अवधि समाप्ती दावी र समर्पण मूल्य दावी पर्दछ । उल्लेखित रकम मध्य र ५.८२ करोड मृत्यु दावी बापत व्यवस्था गरिएको छ ।

अन्य विवरण			
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	५९,६०२,१५५	५६,१७८,५८०
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	७,२२५,१७४	३,८०१,५९९
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,०८०,२६६	१,०९४,४८६
३.	घोषित मुनाफा (बोनस) को दर (७१-७२ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७२-७३ देखि हाल सम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	२,३५२,४६५	१,२०४,६८५
६.	कुल दावी भुक्तानी संख्यामा	१८,३६८	९,२३४
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	८३५,४६८	७६३,४७३

दृष्टव्यः १) कम्पनीको माथी उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाङ्गीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरु लेखा परिक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७४/०७५ को दोस्रो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ को नियम २२ को उपनियम २ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) दोस्रो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७४/१०/२८ गतेको कारोवार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरु :

बीमाङ्गीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोड्दा वित्तीय अनुपातहरु फरक पर्न सक्छ ।

*प्रति शेयर आम्दानी : १८.०६	प्रति शेयर नेटवर्थ : २७२.९३	पि.ई. अनुपात : ९.८७	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १,७४७	औसत प्रतिफल दर : ११.५७
-----------------------------	-----------------------------	---------------------	---	------------------------

*प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।

कम्पनीले आ.व.२०७४/७५ को दोस्रो त्रैमासिक अवधि सम्ममा रु. २९.९७ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष सोहि अवधिमा रु. १५.३१ करोड मुनाफा आर्जन भएको थियो । उक्त मुनाफाको दाँजोमा यस समिक्षा वर्षको मुनाफामा ८२.६९ प्रतिशतले बृद्धि भएको छ । सो वित्तीय विवरणमा आय व्यय हिसावबाट रु. ५६२.७७ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष रु.४,५६३.४१ करोड भएको छ ।

२) व्यवस्थापकीय विश्लेषणः

क) कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु.७२२.५२ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. ४९४.८७ करोडको तुलनामा ४६ प्रतिशतले बृद्धी भएको हो । सबै भन्दा उच्च प्रतिफल, समयानुकूल बजार प्रवर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगट्दै आएको छ । कम्पनीले यस दोस्रा त्रैमासिक अवधिसम्ममा कुल रु. २३५.२५ करोड दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ५२.२९ अर्ब भरपदो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ३७.८३ अर्ब मा ३८.२३ प्रतिशतको बृद्धी हो । कम्पनीले बीमा समितिको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । बढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानी बृद्धिले कम्पनिको वित्तीय क्षमता सुदृढ बनाएको छ ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको वर्गिकरण यस अनुसार छ ।

